

# विद्यार्थीहरूको लागि जीवन परिवर्तन गर्ने 11 वटा सुझाव

## 11 life changing tips for the students

### (1) रोजगारीका अवसर दिने विषय रोजनुहोस (choose job opportunity subjects)

कक्षा 8/9 पढ्दादेखि नै आफुलाई मन पर्ने विषय रोजनुहोस,  
त्यो विषयबाट के के गर्न सकिन्छ त्यसको जानकारी लिनुहोस,  
सजिलो विषयमा पास हुन सजिलो हुन्छ तर रोजगारीका अवसर कम हुन सक्छ,  
संसारका सबै भन्दा अपठ्यारा विषयहरू मैथ, फिजिक्स, कैमिस्ट्री, एकाउन्टिंग, एकोनमिक्स र इंग्लिश ग्रामर हुन.  
यी मध्य कुनै एउटा विषयमा दक्षता प्राप्त गर्नुहोस.

### (2) कम्प्युटरको ज्ञान (computer knowledge)

कक्षा 8/9 पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस,  
नेपाली, अंग्रेजी र गणितको टाइप सिक्नुहोस,  
कम्प्युटरमा कम से कम Word, Excel, Powerpoint सिक्नुहोस,  
Video editing सिक्नुहोस,  
Photoshop and InDesign सिक्नु भयो भने जागीर पक्का,  
त्यस पछि रू दुई लाख जति लगानी गरेर आफ्नो व्यवसाय पनि शुरु गर्न सक्नुहुन्छ.

### (3) इन्टर्नशिप (Internship)

बिहानको प्लस टु छ भने +2 पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा प्रशिक्षण (Internship) गर्नुहोस,  
यसका लागि आफ्नो स्कुल/कलेजका प्रिन्सिपल वा टीचरसंग सहयोग लिन सक्नु हुन्छ.  
आफ्नो फेकल्टी वा विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरूको खोजी गर्नुहोस.

### (4) सामाजिक संजाल (social media)

सामाजिक सञ्जाल चलाउँदा ट्रोलका पेज, फेसबुक, टिकटक, इन्स्टाग्राम आदिमा समय बर्बाद गर्ने पोस्टमा नजानुहोस,  
फेसबुक, टिकटकमा पनि अवसरबारे जानकारी दिने पेजहरू छन्, विवेकशील भएर खोजी गर्नुहोस,  
रमाइला युट्युब भिडियो भन्दा पनि आफुलाई काम लाग्ने भिडियोहरू हेर्नुहोस र आफ्नो स्किल बढाउनुहोस,  
संघ-संस्था, कम्पनी र जानकारीमूलक पेजहरू लाइक गर्ने बानी गर्नुहोस् जसले गर्दा तपाईंले सामाजिक सञ्जाल चलाउँदा  
पनि अवसरहरूबारे जानकारी पाउन सक्नुहुन्छ.

### (5) अनलाइन कोर्सहरू (Online Courses)

अहिले धेरै वेबसाइटहरूले निशुल्क अनलाईन कक्षाहरू सञ्चालन गरिरहेका छन्,  
युट्युबमा पनि थुप्रै कोर्सहरू फ्री मा छन्,  
फुर्सदमा हुँदा यस्ता कोर्सहरू गर्नुहोस,  
केहि कोर्सहरू कम शुल्क तिरेर पनि गर्न सकिन्छ.

### (6) उच्च शिक्षा (higher education)

चार वर्ष बैचलर पढेर कलेजको सर्टिफिकेटले मात्रै केहि हुदैन, काम जानेको हुनुपर्छ, मास्टर्स डिग्री पढ्ने भनेको जागिरमा पदोन्नतीको लागि वा टीचर बन्नको लागि हो, जागिर छैन वा टिचर बन्न छैन भने मास्टर्स डिग्री नपढनु, पछी गएर फ्रस्टेशन भइन्छ.

### (7) उद्यमी (entrepreneur)

यदि तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने पनि केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्नुहोस, त्यहाँका सिकाइले सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ, शुरुमा थोरै लगानीबाट व्यवसाय शुरु गर्नुहोस, ऋणमा व्यवसाय शुरु नगर्नुहोस.

### (8) प्रेम सम्बन्ध (love affair)

तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि आफ्नो करियरलाई सँगसँगै लानुहोस, अध्ययनमा ध्यान दिनुहोस्, मायाले मात्रै जीवन चल्दैन, हुने वाला वा वालीलाई पनि जागीर वा व्यापार गर्नु पर्छ भन्नुहोस, एकजनाको कमाइले राम्रो भविष्य बनाउन सकिदैन, व्यापार गर्दा पनि आफ्नो मान्छेको साथ चाहिन्छ, सम्बन्ध टुट्नुमा सबै भन्दा ठुलो हात आर्थिकको हुन्छ त्यस पछि अविस्वास.

### (9) बचत (saving)

जति कमाउनु हुन्छ त्यसको न्युनतम 20% अवश्य बचत गर्नुहोस, रू 5/10 हजार जति जम्मा भए पछि सहकारीमा गर्नुहोस वा शेयरको IPO मा लगानी गर्नुहोस, प्रिमियम तिर्न सक्ने भए पछि जीवन बीमा गराउनुहोस.

### (10) कमाउँदै रमाउँदै (earning and enjoying)

निश्चित रकम बचत गरे पछि बचतको ब्याज वा आयबाट प्राप्त भएको रकमले आफुलाई मन पर्ने ठाउँमा घुम्न जानु, आत्मनिर्भर भएर आफ्नै कमाइले घुमफिर गर्नुको मज्जा बेग्लै हुन्छ, सन्सार फराकिलो छ र जिन्दगी अनिश्चित छ.

### (11) सहयोग गर्नु (help to needy)

दयालू र असल बन्नुहोस, आफ्नो भविष्य सुनिश्चित गरे पछि, महिनाको 5/10 हजार खर्च गर्न सक्नुहुन्छ भने कुनै बेसहारालाई सहारा दिनुहोस, यसका लागि काम गर्न नसक्ने वृद्धलाई सहयोग गर्नु, पढ्न चाहने गरीब विद्यार्थीलाई सहयोग गर्नुहोस.

*Please comment on the article.*

*You can help us by sharing this post on your social media platform.*

Jay Google, Jay YouTube, Jay Social Media

जय गूगल, जय युट्युब, जय सोशल मीडिया